



लोक सेवा आयोग हेटौंडा कार्यालय



फोन : ०५७-५२०३०२, फ्याक्स : ०५७-५२६८२२,

वेबसाइट: www.psc.gov.np,

इमेल: narayani@psc.gov.np

परीक्षा भवन तोकिएको सूचना

सूचना नम्बर : ०७/०७७-०७८, मिति : २०७७/०७/२७

नेपाली सेनाको वि.नं ०७६/७७/४२, सैन्य पदको लागि श्री मध्य पृतना हे.क्वा., सुपारेटार, व्यारेक हेटौंडा बाट छनौट भएका सम्पूर्ण उम्मेदवारहरूको लिखित परीक्षा कार्यक्रम देहाय बमोजिमको मिति, समय र स्थानमा हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

लिखित परीक्षा कार्यक्रम

विषय	परीक्षा प्रणाली	परीक्षा मिति र समय	अवधि
नेपाली, अंग्रेजी, गणित र सामान्यज्ञान	बस्तुगत	२०७७/०८/१३ गते	२ घण्टा ३० मिनेट
	विषयगत	शनिवार दिनको १:०० बजे	

परीक्षा केन्द्र

क्र.सं	रोल नम्बर देखी सम्म	उम्मेदवार संख्या	परीक्षा भवन
१	वियरिङ्ग, प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक परीक्षामा उत्तीर्ण भएका सम्पूर्ण उम्मेदवारहरू	८१	श्री मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा

द्रष्टव्य :-१

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
- उम्मेदवारहरूले परीक्षा समय भन्दा १ घण्टा अगावै परीक्षा भवनमा उपस्थित भइसक्नुपर्नेछ ।
- प्रवेशपत्रका साथै सक्ल नेपाली नागरिकताको प्रमाण-पत्र वा नेपाल सरकारबाट जारी भएको फोटो समेटको कुनै परिचय-पत्र सहित उपस्थित हुनु पर्ने छ । अन्यथा परीक्षामा सम्मिलित गराइने छैन ।
- उत्तरपुस्तिकामा कालो मसी भएको कलम/डटपेन मात्र प्रयोग गर्नुपर्नेछ ।
- परीक्षा हलमा मोबाइल तथा अन्य ईलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरीएको छ ।
- वस्तुगत बहुउत्तर प्रश्नको उत्तर लेखदा अंग्रेजी ठूलो अक्षर (Capital Letter) मा A,B,C,D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।

द्रष्टव्य :-२ **संक्रमणको विशेष अवस्थामा परीक्षा (संचालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ अनुसार परीक्षार्थीले तपसिलमा उल्लेखित विषयहरूको पूर्ण पालना गर्नुपर्नेछ ।**

- उम्मेदवारले परीक्षा केन्द्रमा प्रवेश गर्दा र निस्कदा भिडभाड नगरीकन एकापसमा दुई मिटरको दूरी कायम गर्नुपर्ने ।
- परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नु पर्ने ।

- परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवार स्वयंले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नुपर्ने ।
- परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कँदा, शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरिकन दूरी कायम गरी क्रमैसँग तोकिएको स्थानमा जानुपर्ने ।
- परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
- परीक्षार्थीले लेख बाँकी रहेको उत्तरपुस्तिकाको खाली ठाँउमा आफै काट्नु पर्नेछ र उत्तरपुस्तिका गन्ती गरी बुझाउनु पर्नेछ ।
- कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरूका लागि सम्बन्धित परीक्षा केन्द्रमा **विशेष परीक्षा केन्द्र व्यवस्था** गरिएको हुँदा संक्रमित परीक्षार्थीहरूले परीक्षा मितिको २ (दुई) दिन अगावै मोबाइल नम्बर ९८५५०९९३०२ , ९८४९३०७८५४ वा ९८४५३०९८२८ मा सम्पर्क गर्नु हुन अनुरोध छ ।

.....
कान्तिराज मैनाली
नायब सुब्बा

.....
तेजप्रसाद दाहाल
(उपसचिव)